



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम  
२०८१ साल बैशाख १ देखि असार मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण

(Proactive Disclosure)

चौथो त्रैमासिक प्रगति विवरण

आ.व.२०८०/०८१ बैशाख-असार



नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय मुस्ताङ

मिति २०८१/०३/३१



## प्रमुख जिल्ला अधिकारीको भनाई

लोकतन्त्र र सूचनाको हक आपसमा पर्यायवाची शब्द हुन। सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वका सूचनाहरूमाथि नागरिकको पहुँच र प्राप्तिले पारदर्शी, जिम्मेवार र उत्तरदायी सरकारको अवधारणाको कार्यान्वयनमा सघाउ पुऱ्याउँछ। नागरिकको सार्वभौमिक अधिकारको सम्मान तथा राज्यको नागरिकप्रतिको जिम्मेवारी पालनाको लागि समेत खुला सरकारको अवधारणा, सार्वजनिक निकायका कामकारबाहीमा नागरिकको संलग्नता तथा सूचनामा सरल र सहज पहुँच हुनुपर्ने मान्यता रहेको छ। यसै अनुरूप नागरिकको अधिकार र राज्यको नागरिकप्रतिको कर्तव्यको सम्बोधनका लागि सार्वजनिक निकायले सम्पादन गरेका क्रियाकलापहरू तथा वित्तीय स्थितीको बारेमा आवधिक रूपमा नागरिकलाई सुसूचित गर्नुपर्ने हाम्रो दायित्व पनि हो।

नेपालको संविधान, २०७२ मा पहिलोपटक सूचनाको हक सम्बन्धी विषय समावेश भएता पनि सूचनाको हकको कार्यान्वयनको लागि आवश्यक कानूनी व्यवस्थाको निर्माण हुन सकेन। नेपालको अन्तरिम संविधान, २०६३ मा उल्लेख भएको सूचनाको हक सम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि वि.सं. २०६४ सालमा मात्रै सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी भै कार्यान्वयनमा आएको हो। राज्यका कामकारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकुल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउनका लागि व्यवस्थापिका संसदले २०६४ सालको ऐन नं. ४ को रूपमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ जारी गरेको हो। ऐनको कार्यान्वयनमा सरलता र सहजताका लागि सूचनाको हक सम्बन्धी नियमावली, २०६५ समेत जारी भै कार्यान्वयनमा रहेको छ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रत्येक सार्वजनिक निकायले आफुले सम्पादन गरेको मुख्य मुख्य क्रियाकलापहरूको विवरण, कार्यक्रम तथा प्रगति विवरण हरेक ३/३ महिनामा स्वतःस्फूर्तरूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ। सोही कानूनी व्यवस्था अनुरूप यस जिल्ला प्रशासन कार्यालय, मुस्ताङबाट आ.व. ०८०/८१ को बैशाख १ देखि असार मसान्त (चौथो त्रैमासिक) सम्म गरेका क्रियाकलापहरूको विवरण तथा अन्य सूचनाहरू समावेश गरी यो स्वतः प्रकाशन (Proactive Disclosure) गरिएको छ। यस स्वतः प्रकाशनबाट नागरिकहरू जिल्ला प्रशासन कार्यालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा सुसूचित हुनेछन् भन्ने विश्वास गरिएको छ। साथै, सार्वजनिक महत्वका सूचनाको सम्मान र संरक्षण गर्न, वर्गीकरण र अध्यावधिक गर्न तथा सूचना उपर नागरिकको सरल र सहज पहुँच स्थापित गर्न यस कार्यालय सदैब प्रतिबद्ध रहेको व्यहोरा समेत अवगतार्थ अनुरोध छ।

अन्त्यमा, यस स्वतः प्रकाशन कार्यमा योगदान पुऱ्याउनुहुने स.प्र.जि.अ.श्री राम प्रसाद सुवेदी, नायब सुब्बा श्री रबि पुन र क.अ.श्री सचिन कुमार सिंह लगायत सम्पूर्ण जिल्ला प्रशासन कार्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु।

जन्कराज पन्त

प्रमुख जिल्ला अधिकारी

**जनक राज पन्त**  
**प्रमुख जिल्ला अधिकारी**

## जिल्लाको चिनारी

गण्डकी प्रदेश अन्तर्गत पर्ने यस हिमाली जिल्ला मुस्ताङ प्रकृति र संस्कृतिको अद्वितीय स्थल हो। अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खलाको बीचमा पर्ने र हिमाल पारीको जिल्ला भनेर चिनारी पाएको यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा म्याग्दी जिल्ला पर्दछन्। विश्व मानचित्रमा २८ डिग्री ३३ मिनेट ५१ सेकेन्डदेखि २९ डिग्री १९ मिनेट ५२ सेकेन्ड उत्तरी अक्षांश र ८३ डिग्री २८ मिनेट ५४ सेकेन्ड देखि ८४ डिग्री १४ मिनेट ५८ सेकेन्ड पूर्वी देशान्तरको विचमा अवस्थित यस जिल्लाको कूल जनसंख्या १४५९६ (राष्ट्रिय जनगणना, २०७८ अनुसार) रहेको छ। समुद्री सतहीदेखि १६४० मिटर (कोप्चेपानी, कुन्जो) देखि ८१६७ मिटर (धौलागिरी हिमाल) सम्मको उचाइमा रहेको यस जिल्लामा चिसो मरुभूमि क्षेत्र तथा उच्च हिमाली भेगको हावापानी रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने यस जिल्लाको कूल वन क्षेत्र १२३२४ हेक्टर (३.२४ प्रतिशत) रहेको छ भने करिब १२२६ प्रजातिका वनस्पती र ४७४ प्रजातिका चराचुरुङ्गी पाइने गरेको तथ्यांक रहेको छ। हिम चितुवा, कश्मिरी कस्तुरी तथा जंगली घोडा र चौरीको लागि समेत यो जिल्ला प्रसिद्ध रहेको छ।

यस जिल्लाको ऐतिहासिकताको सम्बन्धमा ठोस लिखित प्रमाणहरूको अभाव रहेको भएता पनि जनश्रुति अनुसार प्राचिन समयमा यो स्थान तिब्बतकोडारी राज्यको एक भाग थियो भन्ने जानकारी रहेको छ। त्यसैले पनि यस जिल्लाको भाषिक तथा सांस्कृतिक रहनसहन र सामान्य जीवनयापनको शैली तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो रहेको पाइन्छ। चौधौं शताब्दीमा तत्कालिन तिब्बती डारीको धेरै भाग नेपालको मल्ल राज्यबाट कब्जा भएपश्चात यो स्थान तत्कालिन मल्ल राज्यको सिंजा शासन व्यवस्था अन्तर्गत समावेश भएको तथा सन १३८० मा आमे पालले यस स्थानलाई स्वतन्त्र राज्यको रूपमा स्थापना गरी शासन व्यवस्था गरेको पाइन्छ। अन्तिम राजा जिग्मे दोर्जे परवल विष्ट (मृत्यु सन २०१६ डिसेम्बर १६) सम्म कूल २५ ओटा राजाहरूले राज्य गरेको यस जिल्लामा गणतन्त्र स्थापनापूर्वसम्म मानार्थ राजाको प्रचलन रहिआएको थियो।

हिन्दू तथा बौद्धमार्गीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर (३७५० मिटरको उचाइमा) तथा दामोदरकुण्ड (५४०० मिटर उचाइमा) रहेको यस पवित्र स्थलमा हिन्दू, बौद्ध तथा बोन धर्मावलम्बीहरूको बसोबास रहेको छ। कलाकारले खुबै मेहनतले कोरेका कलाकृतिजस्ता डाँडाकाँडाका आकृतिहरू, आकर्षक र ठूला गुफाहरू, आँखै अगाडी ठोक्किने नीलगिरी र धौलागिरी हिमाल, राताम्य स्याउ बारी र नीलो आकाश यस जिल्लाका विशेष आकर्षक पक्षहरू हुन्। वर्ल्ड ट्राभल गाइड लगायतका प्रसिद्ध यात्रा कम्पनीहरूले घुम्नैपर्ने स्थानहरूको सूचीमा सधैं उल्लेख गर्ने यस जिल्लाको अनुपम सौन्दर्य र संस्कृति जीवनमा एकपटक अनुभव गर्नेपर्ने विषय हो।




  
जनक राज पन्त  
प्रमुख जिल्ला अधिकारी

जिल्लाको राजनैतिक विभाजनसहितको नक्सा

नोट: दालोमे गाउँपालिकालाई हाल लो-घेकर दामोदरकुण्ड गाउँपालिका नामाकरण गरिएको छ।


**Mustang District  
Gaupalika Nagarpalika**



  
जंक राज पन्त  
प्रमुख जिल्ला अधिकारी



# Mustang District



*[Signature]*  
जनक राज पन्त  
प्रमुख जिल्ला अधिकारी



## १. निकायको स्वरूप र प्रकृति

नेपाल सरकार, गृह मन्त्रालयको मातहतमा रही जिल्ला प्रशासन कार्यालयहरूबाट प्रदान गरिने शान्ति सुरक्षा, अमनचयन, सुशासन, सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय तथा सहजीकरण, सदाचार र आर्थिक अनुशासन कायम लगायतका उद्देश्यहरूलाई पूरा गर्न वि.सं. २०२१ सालमा जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो। यस कार्यालयले यस जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दूरदृष्टिका साथ विधीको शासन अवलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सेवा प्रवाहको माध्यमबाट सुशासनको प्रत्याभूति गर्ने गरी आफ्ना कामकारबाही गर्दै आएको छ।

यस कार्यालयबाट जिल्लास्थित ५ वटै स्थानीय तहहरू (थासाङ गा.पा., घरपझोड गा.पा., बारागुड मुक्तिक्षेत्र गा.पा., लो-घेकर दामोदरकुण्ड गा.पा. र लोमन्थाङ गा.पा.) का सेवान्नाहीहरूलाई सेवा प्रदान गर्दै आएको छ भने प्रशासनिक विकेन्द्रीकरण बमोजिम लो-घेकर दामोदरकुण्ड गा.पा. र लोमन्थाङ गा.पा. को सेवाप्रवाह इलाका प्रशासन कार्यालय, लोमन्थाङ बाट समेत हुने गर्दछ।

## २. निकायको काम, कर्तव्य र अधिकार


जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रहने प्रमुख जिल्ला अधिकारी तथा निकाय जिल्ला प्रशासन कार्यालयलाई स्थानीय प्रशासन ऐन, २०२८ तथा अन्य सम्बद्ध कानूनले तोकेका काम, कर्तव्य तथा प्रदान गरेका अधिकारको अधिनमा रही जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण तथा अन्य काम कारबाही हुँदै आएको छ। यस कार्यालयले सम्पादन गर्ने मुख्य-मुख्य कामकारबाही देहाय बमोजिम रहेका छन्।

- जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने।
- विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- जिल्ला स्थित कार्यालयहरूसँग/कार्यालयहरूबीचमा समन्वय गर्ने/गराउने।
- जिल्लामा सञ्चालित विकास निर्माणसँग सम्बन्धित आयोजना/कार्यक्रमहरूको अनुगमन, समन्वय र सहयोग गर्ने तथा विकास निर्माण कार्यहरूको लागि उपयुक्त वातावरण निर्माण गर्न सहयोग र सहजीकरण गर्ने।
- जिल्लाभित्र रहेको नेपाल सरकारको सम्पत्तिको व्यवस्थापन, रेखदेख तथा संरक्षण गर्ने/गराउने।
- नाबालक परिचयपत्र वितरण तथा विवरण अभिलेखीकरण गर्ने।
- नागरिकता वितरण तथा विवरण अभिलेखीकरण र संरक्षण, प्रतिलिपी नागरिकता जारी गर्ने।
- राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण अभिलेखीकरण गर्ने।
- बजार अनुगमन तथा कालोबजारी नियन्त्रण गर्ने।
- संघसंस्था दर्ता, नविकरण र खारेजी गर्ने।
- हातहतियारको इजाजत प्रदान, नविकरण र नामसारी गर्ने।
- अवैध मदिरा उत्पादन तथा विक्री वितरणमा नियन्त्रण गर्ने।
- नियमानुसार मुआब्जा निर्धारण र वितरण गर्ने।
- जिल्लास्तरमा सार्वजनिक उत्सव तथा राष्ट्रिय दिवस मनाउने।
- प्रचलित कानूनद्वारा निर्देशित विषयहरूमा न्याय निरूपण गर्ने।
- प्रचलित कानून र नेपाल सरकारद्वारा निर्देशन भए बमोजिमका अन्य कामकारबाही गर्ने।

  
जानकी राज पन्त  
प्रमुख जिल्ला अधिकारी



३. निकायमा रहने कर्मचारी संख्या र कार्यविवरण  
(क) जिल्ला प्रशासन कार्यालय मुस्ताङको संगठन संरचना



  
जनक राज पन्त  
प्रमुख जिल्ला अधिकारी



(ख) जिल्ला प्रशासन कार्यालय, मुस्ताङमा कार्यरत कर्मचारीको पद, शाखा, कोठा नं. र सम्पर्क सहितको विवरण

क्र.सं	कर्मचारीको नाम थर	पद	मोवाइल नं.	कोठा नं.	शाखा
१	जनकराज पन्त	प्रमुख जिल्ला अधिकारी	९८५७६३७७७७	२०१	
२	राम प्रसाद सुवेदी	सहायक प्रमुख जिल्ला अधिकारी	९८५७६५०१३३	२०२	
३	सचिन कुमार सिंह	कम्प्युटर अपरेटर	९८६३१९१०६४	२०३	प्रशासन/जिन्सी
४	सुवास गिरी	कार्यालय सहयोगी	९८४८२५०५८७		
५	देबेन्द्र बहादुर थापा	नायब सुब्बा	९८४७६६३७४४	१०३/२०५	राहदानी/मुद्दा
६	अर्जुन नेपाली	लेखापाल	९८४१०३२१५८	२०४	लेखा
७	एकराज शर्मा	नायब सुब्बा	९८४७६२४९७६	१०१	नागरिकता, नाबालक तथा प्रतिलिपी
८	राज परियार	खरिदार	९८६६२०१३८३		
९	सुकमाया गुरुड	कार्यालय सहयोगी	९८४४७३८३६१		
१०	बुद्धि रत्न थकाली	दर्ता अपरेटर	९८५६०१०६१९	१०३	राष्ट्रिय परिचय पत्र
११	अनिता थकाली	दर्ता सहयोगी	९८४७६७४७४६		
१२	निशा मल्ल गिरी	कार्यालय सहयोगी	९८६२८५२४७२		
१३	प्रकाश अधिकारी	हलुका सवारी चालक	९८४८५३८२३४		

४. जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट प्रदान गरिने मुख्य-मुख्य सेवाहरू

- स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा,
- नागरिकता प्रमाणपत्र तथा प्रतिलिपि सम्बन्धी सेवा,
- नाबालक परिचय पत्र सम्बन्धी सेवा,
- मुद्दा तथा ठाढो उजुरी सम्बन्धी सेवा,
- संघ संस्था दर्ता, नविकरण, संशोधन तथा खारेजी सम्बन्धी सेवा,
- हातहतियार इजाजत, नविकरण नामसारी सम्बन्धी सेवा,
- राहदानी सम्बन्धी सेवा,
- छापाखाना तथा पत्रपत्रिका दर्ता सम्बन्धी सेवा,
- राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा,
- हवाई उडान तथा ड्रोन उडान सम्बन्धी सेवा,

  
जनक राज पन्त  
प्रमुख जिल्ला अधिकारी



- विपद् व्यवस्थापन सम्बन्धी सेवा,
- आपूर्ति व्यवस्था तथा अनुगमन सम्बन्धी सेवा,
- अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी सेवा,
- प्रचलित ऐन कानूनले जिल्ला प्रशासन कार्यालयले गर्ने भनी तोकेका सेवाहरु।


५. जिल्ला प्रशासन कार्यालय मुस्ताङमा रहेका शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क नम्बर
१	प्रशासन	सचिन कुमार सिंह	९८६३१९१०६४
२	मुद्दा	देबेन्द्र बहादुर थापा	९८४७६६३७४४
३	जिन्सी	सचिन कुमार सिंह	९८६३१९१०६४
४	लेखा	अर्जुन नेपाली	९८४१०३२१५८
४	नागरिकता तथा नाबालक परिचयपत्र	राज परियार	९८६६२०१३८३
५	नागरिकता प्रतिलिपि	एकराज शर्मा	९८४७६२४९७६
६	राहदानी	देबेन्द्र बहादुर थापा	९८४७६६३७४४
७	दर्ता चलानी तथा नागरिक सहायता कक्ष	सुवास गिरी	९८४८२५०५८७
८	राष्ट्रिय परिचय पत्र	बुद्धि रत्न थकाली	९८५६०१०६१९

  
जनक राज पन्त  
प्रमुख जिल्ला अधिकारी



<p>१.२</p> <p>बैबाहिक अंगिकृत नागरिकता</p>	<p>-अनुसूची ७ फाराममा स्थानीय तहको सिफारिस पतिको ना.प्र.प./विवाहदर्ता प्रमाण पत्र -विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । -बाबु/आमाको ना.प्र.प./आधार पत्र/रासन कार्ड/निर्वाचन कार्ड वा यस्तै निस्सा -पति/सासु/ससुरा/जेठाजु/देवरवाट सनाखत -फोटो ३ प्रति (प्रष्ट रुपमा दुवै कान देखिएको, निधार नढाकेको, चस्मा अनिवार्य लगाउनु पर्ने अवस्थामा बाहेक नलगाएको) -आवश्यकता अनुसार प्रहरी सर्जिमिन मुचुल्का</p>	<p>कागजात दुरुस्त भएको खण्डमा सोही दिन</p>	<p>रु. १० को टिकट</p>	<p>नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)</p>	<p>”</p>
<p>१.३</p> <p>अंगिकृत नागरिकता सन्तानलाई अंगिकृत नागरिकता</p>	<p>-स्थानीय तहको अनुसूची-७ बमोजिमको सिफारिस सहित निवेदन -बाबु/आमाको ने.ना.प्र.प.सहित सनाखत । -बाबु वा आमासँग निवेदकको नाता प्रमाणित -नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने स्थानिय तहको किटानी सिफारिस -जन्मदर्ता प्रमाण पत्र -शैक्षिक योग्यताको प्रमाणपत्र -नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको</p>	<p>कागजात दुरुस्त भएको खण्डमा सोही दिन</p>	<p>रु. १० को टिकट</p>	<p>नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)</p>	<p>”</p>



डा. विद्यादेव शर्मा  
Dhangadhi, Dhangadhi, Nepal


<p>प्रमाण</p> <p>-मतदाता नामावलीमा नाम भएको वा मतदाता परिचयपत्र प्राप्त गरेको भए सोको प्रमाण, प्रहरी प्रतिवेदन, सार्वजनिक सूचना।</p> <p>-स्थानीय तहको सिफारिस सहितको अनुसूची फारम र प्रति</p> <p>-सम्बन्धित कार्यालयको किटानी सिफारिस पत्र</p> <p>-कर्मचारी परिचयपत्र</p> <p>-फोटो र प्रति (प्रष्ट रूपमा दुवै कान देखिएको निधार नढाकेको, चस्मा अनिवार्य लगाउनु पर्ने अवस्थामा बाहेक नलगाएको)</p> <p>-पिता वा पतिको ना.प्र.प.सहित सनाखत</p> <p>-जन्मदर्ता प्रमाणपत्र</p> <p>-आमाको नेपाली नागरिकताको प्रमाणपत्र</p> <p>-जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस</p> <p>-निजको जन्म नेपालमा भई नेपालमा नै बसोबास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस</p> <p>-निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भईसकेकोमा मृत्यु दर्ताको प्रमाणपत्र र होस ठेगानमा नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिस।</p>	<p>सोही दिन</p>	<p>नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)</p>	<p>”</p>	<p>”</p>
<p>कर्मचारी परिवारको नाताले ना.प्र.प.</p> <p>१.४</p>	<p>आमाको नामबाट ना.प्र.प.</p> <p>१.५</p>	<p>सोही दिन</p>	<p>नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)</p>	<p>”</p>



डा.प्र.प.सहित  
ना.प्र.प.सहित

*(Handwritten signature)*

		<p>-तोकिएको अनुसूची बमोजिम नागरिकता बाहक र आमाको स्वघोसना</p>				
१.५	नेपाली नागरिकताको प्रतिलिपि	<p>-स्थानीय तहवाट भएको अनुसूची सिफारिस -ना.प्र.प. प्रतिलिपि वा सो पुष्टि हुने प्रमाण -बसाईसरी आएको बसाई सराई/जग्गा धनी प्रमाणपत्र वा -बिजुली,पानीको बिल -प्रहरी सर्जिमिन</p>	”	रु १३ को टिकट	नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)	”
२. राहदानी						
२.१	राहदानी	<p>-अनलाईन फाराम भरेको प्रिन्ट कागज(<a href="https://emrtds.nepalpassport.gov.np">https://emrtds.nepalpassport.gov.np</a>) -राष्ट्रिय परिचय पत्र कार्ड वा सो भरेको प्रमाण/निस्सा -नेपाली नागरिकताको प्र प. सञ्चल -नावालकको हकमा: ना.बा.परिचयपत्र -अभिभावकको ने.ना.प्र.प. -नविकरण गर्नुपर्दाको अवस्थामा: पुरानो राहदानी सञ्चल र नञ्चल प्रति</p>	(३४ पृष्ठ) रु. ५०००/-		राहदानी फाँट प्रमुख (कोठा नं.१०३)	हराएको नासिएको हकमा थप दस्तुर रु ५,०००/-
३.	नावालक परिचय पत्र	<p>-अभिभावकको निवेदन -स्थानीय तहको फोटो प्रमाणित सहितको किटानी सिफारिश -बाबु/आमाको ना.प्र.प. र नाता प्रमाणित</p>	”	रु १०/-को टिकट	नागरिकता फाँट प्रमुख (कोठा नं.१०१)	प्र.जि.अ./स.प्र. जि.अ



प्रमाणित  
कोठा नं. १०१


*(Signature)*

	<p>-जन्मदर्ता प्रमाणपत्र(विदेशमा जन्म भएको भए सो पुष्टी हुने सक्कलै प्रमाण र बाबु/आमाको राहदानी, ट्राभल डकुमेन्ट,शैक्षिक योग्यताको प्रमाणपत्र)</p> <p>-विवाहदर्ता (बाबु+आमा)</p> <p>-फोटो ३ प्रति (प्रष्ट रुपमा दुवै कान देखिएको निधार नढाकेको, चस्मा अनिवार्य लगाउनु पर्ने अवस्थामा बाहेक नलगाएको)</p>				
४.	<p>शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम,थर,उमेर आदि सच्याउन</p>		<p>शैक्षिक योग्यताको प्रमाणपत्र पाएको ६ महिना भित्रैको निवेदन</p> <p>शैक्षिक संस्था र स्थानीय तहको फोटो प्रमाणित सहितको किटानी सिफारिस</p> <p>शैक्षिक योग्यता प्रमाणपत्र र ना.प्र.प.</p> <p>फोटो २ प्रति</p>	<p>”</p> <p>”</p> <p>”</p>	<p>सुद्धा शाखा प्रमुख (कोठा नं. २०३)</p>
५	<p>संस्था दर्ता सम्बन्धी</p>		<p>-तोकिएको ढाँचामा निवेदन-१</p> <p>-४ प्रति विधान(शुद्धसँग टाइप र कार्यसमितिको सहिष्ठाप हुनुपर्ने)</p> <p>-संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको फोटोकपी</p> <p>-स्थानीय तहबाट भएको सिफारिस</p> <p>-शाखा दर्ता/विस्तारको हकमा शुरु दर्ता हुने जिल्लाको</p>	<p>”</p> <p>”</p>	<p>प्रशासन फाँट प्रमुख (कोठा नं.२०३)</p>



धनकुटा जिल्ला शिक्षा प्रशासन कार्यालय  
Dhangadhi District Education Office

*(Handwritten signature)*

	<p>स्थानीय अधिकारीबाट भएको सहमति/स्वीकृती</p> <p>-तदर्थ समिति रहने सवै सदस्यहरुको हाजिरी सनाखत</p> <p>-तदर्थ समितिका पदाधिकारीहरुको प्रमाणित ना.प्र.प. प्रतिलिपी सहितको व्यक्तिगत विवरण फाराम फोटो सहित</p> <p>-प्रहरी प्रतिवेदन</p>					
<p>६</p> <p>संस्था नविकरण</p>	<p>-निवेदन</p> <p>-कर चुक्ता प्रमाण</p> <p>-सम्बन्धित गाउँपालिकाको सिफारिस</p> <p>-लेखापरीक्षणको प्र.प. प्रतिलिपी</p> <p>-लेखा परिक्षण र वार्षिक प्रगति प्रतिवेदन</p> <p>-संस्था दर्ता सक्कल प्रमाणपत्र</p> <p>-स्थायी लेखा नं. (PAN)</p> <p>-कार्य समितिद्वारा लेखापरीक्षण प्रतिवेदन अनुमोदन भएको निर्णय</p>	<p>प्रक्रिया पुगेपछि</p>	<p>नियमावलीमा तोकिए बमोजिम</p>	<p>प्रशासन फाँट प्रमुख (कोठा नं. २०३)</p>	<p>”</p>	
<p>७.</p> <p>पत्रपत्रिका दर्ता सम्बन्धि</p>	<p>-तोकिएको ढाँचामा निवेदन र ३ प्रति फोटो</p> <p>-प्रकाशक कुनै संस्था भए सो सम्बन्धि सम्पूर्ण प्रमाण, निर्णय फोटोकपिहरु संचालकहरुको ना.प्र.प.को फोटोकपी</p> <p>-सम्पादकको शैक्षिक योग्यताको प्र.प. मार्कसिटका फोटोकपिहरु वा एस.एल.सी गरि पत्रकारितामा १० वर्षे</p>	<p>प्रमाण पुगे पछि सोही दिन</p>	<p>दैनिक पत्रिका रु १०००/-</p> <p>अर्धवार्षिक पत्रिका रु ७००/-</p> <p>सासाहिक</p>	<p>प्रशासन फाँट प्रमुख (कोठा नं. २०३)</p>	<p>”</p>	

	<p>अनुभव कागज, सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रको फोटोकपी</p> <p>-सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामा कागज</p> <p>-स्वीकृत छापाखानाबाट पत्रिका छान्न दिएको सिफारिस</p> <p>-छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट दिएको स्वीकृति</p> <p>-छापाखानाको मुचुल्का प्रमाण</p> <p>-प्रहरी प्रतिवेदन</p> <p>-निवेदक संस्था भए संस्था सम्बन्धी प्रमाण, निर्णय र संचालकको ना.प्र.प. प्रतिलिपी</p> <p>-छापाखाना दर्ता प्रमाणपत्र</p> <p>-कर सम्बन्धि प्रमाण</p> <p>-छापाखाना संचालन गर्ने घरजग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मञ्जुरीनामा</p> <p>-छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएको भए सो समेतको सम्पूर्ण प्रमाणहरु</p> <p>-३ प्रति फोटोहरु</p>	<p>पत्रिका रु ५००/-</p> <p>पाक्षिक पत्रिका रु ३००/-</p> <p>तथा मासिक र अन्य पत्रिका रु २००/-</p>		
	<p>प्रमाण पुगेको भोली पल्ट</p>	<p>रु. १०००/-</p>	<p>प्रशासन शाखा प्रमुख</p> <p>कोठा नं. (२०३)</p>	
<p>८. व्यहोरा प्रमाणित</p>	<p>सोही दिन</p>	<p>रु १०/-को टिकट</p>	<p>प्रशासन शाखा प्रमुख</p>	<p>९.</p>



१२-१०-२०३१ १०:०१:१२ AM

	<p>-विवरण फरक पर्न गएको प्रमाण कागज</p> <p>-स्थानीय तहको किटानी सिफारिश(फोटो टाँस)</p> <p>-फोटो २ प्रति</p> <p>-आवश्यकता अनुसार प्रहरी प्रतिवेदन</p> <p>-निवेदन</p> <p>-पेन्शनर र पति/पत्नी वा निकटम नातेदार बीच नाता प्रमाणित</p> <p>-पारिवारिक विवरण सहित फोटो प्रमाणित गरिएको स्थानीय तहको सिफारिश पत्र</p> <p>-पति मृत्यु भैसकेकोमा मृत्युदर्ता प्रमाण पत्र</p> <p>-पेन्शनपट्टा,डिस्चार्ज सर्टिफिकेट, अन्य प्रमाण</p> <p>-फोटो २/२ प्रति</p> <p>-आवश्यकता अनुसार प्रहरी प्रतिवेदन</p> <p>-निवेदन</p>		<p>कोठा नं. (२०३)</p> <p>प्रशासन शाखा प्रमुख</p> <p>कोठा नं. (२०३)</p>	
१०	<p>पारिवारिक पेन्शन केश प्रमाणित</p>	<p>”</p>	<p>रु १०/-को टिकट</p>	<p>”</p>
११	<p>रहल पहल पाउने सिफारिश</p>	<p>”</p>	<p>रु १०/-को टिकट</p>	<p>”</p>



REPUBLIC OF NEPAL  
POLICE

१२	हातहतियार इजाजत	<ul style="list-style-type: none"> <li>-मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी</li> <li>-निवेदकको ना.प्र.प.को फोटोकपी र पेन्शन पट्टाको फोटोकपी</li> <li>-ना.प्र.प. फोटोकपी र निवेदन</li> <li>-स्थानीय तहको सिफासिषा</li> <li>-प्रहरी प्रतिवेदन</li> <li>-चिकित्सकबाट निरोगिताको प्रमाणपत्र</li> <li>-तोकिएको अनुसूचि १३ र १४ को फाराम</li> <li>-निवेदन, ना.प्र.प. फोटोकपी, इजाजतपत्र र दुईबीको कागज, प्रहरी प्रतिवेदन</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रमाण पुगेको भोली पल्ट</li> <li>प्रमाण पुगेको भोली पल्ट</li> </ul>	<ul style="list-style-type: none"> <li>नियमावलीमा व्यवस्था भए अनुसार</li> <li>रु १०/-को टिकट</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)</li> <li>प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)</li> </ul>	<ul style="list-style-type: none"> <li>"</li> <li>"</li> </ul>
१२.१	हातहतियार नामसारी					
१२.२	हातहतियार नविकरण	<ul style="list-style-type: none"> <li>-सम्बन्धित व्यक्ति, निवेदन, सकल इजाजत पत्र र हतियार</li> </ul>	<ul style="list-style-type: none"> <li>निवेदन परेकै दिन</li> </ul>	<ul style="list-style-type: none"> <li>नियमावलीमा व्यवस्था भए अनुसार</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रशासन शाखा प्रमुख कोठा नं. (२०३)</li> </ul>	<ul style="list-style-type: none"> <li>"</li> </ul>
१३	शान्ति सुरक्षाको निवेदन	<ul style="list-style-type: none"> <li>-व्यहोरा खुलेको निवेदन</li> <li>-परिचय खुल्ने प्रमाण</li> <li>-व्यहोरा पुष्टि गर्ने कागज</li> </ul>	<ul style="list-style-type: none"> <li>सोही दिनबाट प्रकृया आरम्भ</li> </ul>	<ul style="list-style-type: none"> <li>रु १० को टिकट</li> </ul>	<ul style="list-style-type: none"> <li>"</li> </ul>	<ul style="list-style-type: none"> <li>"</li> </ul>
१४	जनसरोकारका गुनासो वा ठाडो उजुरी	<ul style="list-style-type: none"> <li>-व्यहोरा खुलेको निवेदन</li> <li>-परिचय खुल्ने प्रमाण</li> <li>-व्यहोरा पुष्टि गर्ने कागज</li> </ul>	<ul style="list-style-type: none"> <li>सोही दिन</li> </ul>	<ul style="list-style-type: none"> <li>"</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रशासन तथा मुद्दा शाखा प्रमुख ( कोठा नं.२०३)</li> </ul>	<ul style="list-style-type: none"> <li>"</li> </ul>



नेपाल सरकार  
 आन्तरिक मामिला तथा कानून विभाग  
 काठमाडौं

१५	भष्टाचार/अख्तियार दुरुपयोग सम्बन्धी निवेदन	-व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण, व्यहोरा पुष्टि गर्ने कागज	"	"	"	"	"
१६	विपद् राहत सम्बन्धी निवेदन	-निवेदन -स्थानीय तहको सिफारिश -प्रहरी प्रतिवेदन -नागरिकता प्रमाणपत्रको फोटोकपी	"	"	आर्थिक प्रशासन शाखा ( कोठा नं. २०४ )	"	"
१७	मुद्दा: बढीमा १ वर्ष सम्म कैद र रु १०,०००।- सम्म जरिवाना हुनसक्ने मुद्दाको शुरु कारवाही र किनारा	सरकारी वकिल कार्यालयबाट अभियोग पत्र (प्रमाण मिसिल सहित) पेश हुनु पर्ने	मुद्दाको शुरु कारवाही अभियोग पत्र दर्ता भएकै दिन देखि	शुनछेक आदेश(पुर्पछमा पठाउने वा धरौटी तोक्ने आदेश) प्र.जि.अ.वाट	मुद्दा शाखा प्रमुख ( कोठा नं. २०३ )	"	"
१८	नागरिकता परित्याग सम्बन्धमा	-अनुसूची-९ बमोजिमको निवेदन -सकल नागरिकता -हाल बसोबास गरेको देशको पी.आर. वा स्थायी बसोबास सम्बन्धी कागजको फोटोकपी	सोही दिन	रु १० को टिकट	नागरिकता शाखा प्रमुख ( कोठा नं. १०१ )	"	"
१९	राष्ट्रिय परिचय पत्र विवरण दर्ता	-निवेदन -सकल ने.ना.प्र.प. -व्यहोरा पुष्टि हुने कागज	सोही दिन	निःशुल्क	कोठा नं. १०३ विवरण दर्ता अपरेटर	स.प्र.जि.अ	



*(Signature)*

राष्ट्रिय विद्यालय अख्तियार  
जिल्ला कारागार प्रमुख  
सुस्ता



**७. निर्णय गर्ने प्रकृया र अधिकारी**


- सरकारी निर्णय प्रकृया सरलिकरण निर्देशिका, २०६५, सुशासन (व्यवस्थापन सञ्चालन) ऐन, २०६४, सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगाएत अन्य प्रचलित कानून बमोजिम
- सम्बन्धित शाखाबाट निर्णयका लागि पेश भएकोमा सहायक प्रमुख जिल्ला अधिकारीबाट र सहायक प्रमुख जिल्ला अधिकारीबाट पेश भएकोमा प्रमुख जिल्ला अधिकारीबाट निर्णय हुने।
- निर्णयका लागि तोक आदेश, टिप्पणी तथा फैसला/आदेश पर्चाको प्रयोग हुने।

**८. निर्णयउपर उजुरी सुन्ने अधिकारी**

- स.प्र.जि.अ. बाट भएको निर्णय उपर प्रमुख जिल्ला अधिकारी
- प्र.जि.अ.बाट भएको निर्णय उपर गृह सचिव/अ.दु.अ.आ./अदालत।

**९. यस अवधिमा सम्पादन गरेको कामको विवरण र आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अघावधिक विवरण (बैशाख १ देखि असार मसान्त सम्म )**

क्र.सं	मुख्य क्रियाकलाप	क्रियाकलाप	बैशाख महिनाको	जेष्ठ महिनाको	असार महिनाको	कैफियत
१	पत्र	चलानी	४८	४५	५६	थान
		दर्ता	२०	१८	३५	थान
२	नागरिकता	नयाँ नागरिकता	२२	५३	४२	थान
		प्रतिलिपी	१३	१३	५७	थान
३	राष्ट्रिय परिचयपत्र	विवरण दर्ता	९१	१५८	६४८	थान
४	राहदानी	साधारण सिफारिस	६४	७९	७०	थान
		नावालक सिफारिस	१	०	०	थान
		वितरण	१२	६३	४६	थान
५	मुद्दा	अघिल्लो आ.व बाट जिम्मेवारी सरेका	०	०	०	वटा
		अघिल्लो आ.वमा फछ्यौट भएका मुद्दा	०	०	०	वटा
		चालु आ.व.मा दर्ता भएका मुद्दा	०	०	१	वटा
		चालु आ.व.मा फछ्यौट भएका मुद्दा	१	०	०	वटा
		कुल फछ्यौट हुन बाकी	०	०	१	वटा

  
**जनक राज पन्त**  
**प्रमुख जिल्ला अधिकारी**



		मुद्दा				
५	संघ संस्था	नयाँ दर्ता	०	०	०	बटा
		नविकरण	०	४	१	बटा
६	नावालक परिचयपत्र	नयाँ	६	०	४	बटा
		प्रतिलिपी	०	०	०	बटा
७	अनुगमन/निरीक्षण	सरकारी कार्यालय	०	१	०	पटक
		बजार	१	१	१	पटक
		संघ संस्था	२	२	२	पटक
		विकास आयोजना	१	०	०	पटक
८	बैठक	जिल्ला सुरक्षा समिति	३	२	२	पटक
		जिल्ला विपद व्यवस्थापन	०	०	१	पटक
		कार्यालय प्रमुख बैठक	१	१	१	पटक
		कार्यालय कर्मचारीको बैठक	१	१	१	पटक
		अन्य बैठक	१	३	३	पटक
९	राहत तथा उद्धार	उद्धार संख्या	०	०	०	
		राहत वितरण	०	०	०	
१०	कार्यालयको राजस्व आम्दानी	संघ संस्था दर्ता नविकरण दस्तुर	०	७४५०/-	७५०/-	रकम रु.
		हातहतियार नविकरण दस्तुर	०	१५,०००/-	१,३८,०००/-	रकम रु.
		राहदानी दस्तुर	३,२२,५००/-	४,२०,०००/-	३,६०,०००/-	रकम रु.
		पद यात्रा रोयल्टी	०	०	०	रकम रु.

  
 जनक राज पन्त  
 प्रमुख जिल्ला अधिकारी



		प्रशासनिक दण्ड जरिमाना जफत	०	१५,०००/-		रकम रु.
		परिक्षा शुल्क	५,०००/-	०	०	रकम रु.
		अन्य	०	०	०	रकम रु.
		जम्मा	३,२७,५००/-	४,४२,४५०/-	४,९८,७५०/-	रकम रु.
११	कार्यालयको व्यय विवरण	चालु खर्च	५७,६८२.९०/-	७,७२,२२८/-	१९,६७,६९९.९०/-	रकम रु.
		पुंजिगत खर्च	०.००	१,९२,७९४/-	०.००	रकम रु.
		विविध खर्च (ख ६ खाता) को खर्च विवरण	०.००	०.००	०.००	रकम रु.
		कुल जम्मा	५७६८२.९०/-	९,६४,९४२/-	१९,६७,६९९.९०/-	रकम रु.
१२	कार्यालयको धरौटी विवरण	आम्दानी	०	०	०	रकम रु.
		खर्च	०	०	०	रकम रु.
		अघिल्लो वर्षको अ.ल्या आम्दानी	०	०	०	रकम रु.
१३	प्रशासन बुलेटिन प्रकाशन	अर्धवार्षिक	-	-	०	
१४	ठाडो उजुरी	उजुरी संख्या	१	२	२	वटा
		कारवाही भई फछ्यौट	१	२	२	वटा
१५	भ्रष्टाचार/अख्तियार सम्बन्धी उजुरी कारवाही		०	०	३	वटा
१६	सिफारिस तथा प्रमाणित		१	४	६	वटा

  
 जनक राज पन्त  
 प्रमुख जिल्ला अधिकारी




#### १०. सूचना अधिकारी र प्रमुखको नाम र पद

- प्रमुखको नाम पद:- जनकराज पन्त, प्रमुख जिल्ला अधिकारी
- सूचना अधिकारी:- राम प्रसाद सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी
- गुनासो सुन्ने अधिकारी:- राम प्रसाद सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी

#### ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- दैवी प्रकोप उद्धार ऐन, २०३९
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजाना ऐन, २०१९
- भ्रष्टाचार नयन्त्रण ऐन, २०५९
- अख्तियार दुरुपयोग आयोग ऐन, २०४८
- राहदानी ऐन, २०२४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन), ऐन २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन, २०७६
- संस्था दर्ता ऐन, २०३४
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजाना नियमावली, २०२८
- सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५
- विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- गृह प्रशासन सुधार कार्ययोजना, २०७८

  
जंक राज पन्त  
प्रमुख जिल्ला अधिकारी



- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र राहात सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- सरकारी निर्णय प्रकृया सरलिकरण निर्देशिका, २०६५
- अन्य प्रचलित ऐन/नियमावली, कानून तथा निर्देशिकाहरू।

नोट:- प्रचलित ऐन, नियम तथा नियमावलीहरू उपर पछिल्लो संशोधनलाई समेत अध्ययन गरी काम कारबाही फर्क्यौट गर्ने गरिएको।

१२. जिल्ला प्रशासन कार्यालय मुस्ताङको वेबसाइट, इ-मेल, फेसबुक

Website: [daomustang.moha.gov.np](http://daomustang.moha.gov.np)

Email: [daomustang@moha.gov.np](mailto:daomustang@moha.gov.np), [daomustang@gmail.com](mailto:daomustang@gmail.com)

Facebook: <https://www.facebook.com/profile.php?id=100089517667969&mibextid=ZbWKwL>

१३. प्राप्त वैदेशिक सहायता, अनुदान, ऋण एवं प्राविधिक सहयोग

- प्राप्त नभएको

१४. सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण

- बैशाख १ गते देखि असार मसान्त सम्म सूचनाको हक अन्तर्गत उपलब्ध गराउन मिल्ने सूचनाहरू उपलब्ध गराईएको।

अन्त्यमा,

सार्वजनिक सरोकार र महत्वका कुनैपनि सूचना माग्ने र पाउने गर्न स्थानिय अधिकार सूचनाको हक हो। नागरिकको सूचित हुने हकलाई संरक्षण र प्रचलन गराउनु यसको ध्येय हो। लोकतन्त्रको प्राण वायुको रूपमा रहेको सूचनाको हकले खुला सरकार र पारदर्शी शासन प्रणालीको अवधारणालाई सफलभूत पार्दछ। सार्वजनिक निकायद्वारा सम्पादन भए गरेका काम कारबाहीहरूको कानूनबमोजिम एवं औचित्यका आधारमा सबै व्यक्ति/नागरिकलाई जानकारी हुनुपर्दछ भन्ने मान्यता अनुरूप यस कार्यालयबाट सूचनाको हक सम्बन्धि ऐन तथा नियमावलीले गरेको व्यवस्था अनुरूप सूचना प्रकाशन गरिदै आएको छ। तसर्थ सुशासनको प्राणवायुको रूपमा रहेको सूचनाको हकलाई थप प्रभावकारी एवं उपलब्धीमुलक बनाउन आम नागरिक माझ सूचनाको पहुँच र प्राप्तिलाई सुनिश्चित गरिनु पर्दछ।

जनक राज पन्त  
मुख्य जिल्ला अधिकारी